

धुलिखेल नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धुलिखेल, काभ्रे

प्रथम पटक प्रकाशित मिति:

सुरक्षा गार्ड , विद्युत मिस्त्री तथा सरसफाई कर्मी सेवा करारमा लिने बारेको सूचना

यस धुलिखेल नगरपालिकाले आ.व २०७५/०७६ को लागि कार्यालयको सुरक्षा व्यवस्था, विद्युत मर्मत तथा सडक सफाई सम्बन्धी कार्य ईजाजत प्राप्त कम्पनीहरूसँग सेवा करारमा लिनुपर्ने भएको हुदाँ ईच्छुक दर्तावाला संस्था, फर्म तथा कम्पनीहरूद्वारा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिनभित्र कार्यालय समयमा खरिद गरी १६ औं दिन १२:०० बजे भित्र दर्ता गरी रीतपूर्वकको सिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

ईच्छुक फर्म/संस्थाले प्रचलित कानून वमोजिम दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता गरिएको प्रमाणपत्रको प्रतिलिपि, आ.व.२०७४/०७५ को कर चुक्ताको प्रतिलिपि तथा आफूले काम गरेको अनुभवपत्रहरू सहित नगद रु.१०००/- (एक हजार मात्र) तिरी नगरपालिका कार्यालयबाट सूचना प्रकाशित भएको १५ औं दिन भित्र कार्यालय समयमा शिलबन्दी दरभाउपत्र फाराम तथा कार्य क्षेत्रगत शर्त (TOR) प्राप्त गर्न सकिनेछ ।

- म्याद नाघी प्राप्त हुन आएका, शिलबन्दी नभएका, शर्त सहितको र रीत नपुगेको दरभाउपत्रलाई मूल्यांकनमा समावेश गरिने छैन ।
- फर्म/ संस्थाले शिलबन्दी दरभाउसाथ दरभाउपत्र जमानत वापत रु. ५०,०००/- (पचास हजार) यस कार्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा संचालनमा रहेको धरौटी खाता हिसाब नं.१०४०३०३००७१०२ मा जम्मा गरेको सक्कल भौचर वा सो वरावरको बैंक ग्यारेन्टी पत्र संलग्न गरी पेश गर्नुपर्नेछ ।
- नगरपालिका कार्यालयमा शिलबन्दी भै पेश हुन एक दरभाउपत्रहरू सूचना प्रकाशन भएको मितिले १६ औं दिन २:०० बजे र सो दिन बिदा परेमा कार्यालय खुलेको दिन फर्म/संस्थाहरूको आधिकारिक प्रतिनिधिहरूको रोहवरमा खोलिने छ । तर प्रतिनिधि अनुपस्थित भएको अवस्थामा समेत शिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्नेछैन ।
- दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछन् ।
- यस सूचनामा उल्लेख भए बाहेकका अन्य कुराहरू प्रचलित कानून वमोजिम हुनेछन् ।
- यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको राजश्व शाखामा सम्पर्क राख्न सकिनेछ ।